

रेखो ट्राउट माछामा लाग्ने रोग तथा रोकथामका उपायहरू



त्वरित टेक्षो ट्राउट



देखिया थोग्ने अवृत्त टेक्षो ट्राउट

मत्स्य अनुसन्धान महाशाखा

नेपाल पशु विज्ञान अनुसन्धान प्रतिष्ठान

नेपाल कृषि अनुसन्धान परिषद्

२०७३



१. परिचय

रेखो ट्राउट माछा चिसो सफा पानीमा व्यवसायिक खेती गर्नका लागि एक उत्कृष्ट माछा हो । ट्राउट पालिएको रेसबे पोखरीमा चिसो तथा स्वच्छ पानी प्रयोग गर्ने हुनाले परजीवीहरू कथ्य कलाचित मात्र भेटिन सक्छन् । तर, यो माछा मसिना भुसुना अवस्था देखि खाने योग्य होउन्जेल कृत्रिम वानामा ने निर्भर रहन्छ । तसर्थ, यस माछालाई अत्यन्त ध्यानपूर्वक व्यवस्थापन नगरिएमा विभिन्न थरिका रोग-ध्याधि लाग्न पनि सक्छ । तर, रेखो ट्राउट माछामा देखा पर्ने रोगहरूको पहिचान तथा त्यस्को निराकरण गर्न सकेमा प्रति ईकाई उत्पादन क्षमता बढाउन सकिन्छ ।

२. रोग लाग्नाका मूल्य कारक तत्त्वहरू:

प्रतिकूल परिस्थितिको दबावले ने ट्राउट माछा कमजोर हुन गै विभिन्न किसिमको जिवाणुहरूबाट संक्रमित हुन सक्छ । ट्राउट माछामा विभिन्न रोगहरू लाग्नका प्रमुख कारक तत्व निम्न हुन सक्छन् :

- क) रेसबे पोखरीहरूको सरसफाईमा ध्यान पुऱ्याउन नसकेमा माछाको दिसा-पिसाव पानीमा जम्मा हुन गई माछाको कान (गिल), छाला तथा मुख भित्र प्रवेश गरी माछालाई रोगबाट संक्रमित पार्न सक्छ ।
- ख) ट्राउट व्यवस्थापन कार्य गर्ने सिलसिलामा माछा समाल्ने, शूट्याउने, तथा माछा प्रजनन पश्चातको अव्यवस्थित ओसार-पसार उप्रान्त रोग संक्रमणको सम्भावना बढेर जान्छ ।
- ग) ट्राउटलाई आवश्यक मात्रा भन्दा बढी आहारा दिएमा रेसबेमा हाईड्रोजन सल्फाईड, अमोनिया र कार्बनडाइ अक्साईड जस्ता हानिकारण ग्यासको संचय हुन गै रोग संक्रमणको सम्भावना रहन्छ ।
- घ) ट्राउट पालिएको रेसबेमा पानीको तापक्रम, पी. एच, अक्सजन तथा कार्बनडाइ-अक्साईडको अत्यधिक उतार चढाव भएमा सोको प्रतिकूल प्रभावबाट ट्राउट माछा तनावग्रत भै रोगबाट ग्रसित हुन सक्छ ।

३. रेखो ट्राउट माछामा देखा पर्ने विभिन्न प्रकारका रोग तथा उपचार:

ट्राउट माछालाई संक्रमित पार्ने रोगजनकहरूमा परजीवि, जिवाणु, दुसी तथा भाईरस पर्दछन् ।

३.१. ट्राउट माछामा परजीवी (Parasite) बाट हुने रोग तथा उपचार:

ट्राउट माछामा देख्ना पनि परिजीवी तुई किसिमका हुन्छन्। आतंरिक परिजीवीहरू माछाको भित्री अंग जस्तै रगतको नली (blood vessels), मृगीला, नरम हाड (क्रिटिलेज), तथा आन्द्रमा पाईन्छन्, भने वाह परजीवी माछाको बाहिरी अंग जस्तै छाला तथा पर्सेटाहरूमा हुन सक्छन्।

३.१.१. घिरलिङ्गु रोग (Whirling disease):

यस रोगबाट ग्रसित माछाको पुच्छर बाँगो टिंगो आकारको हुन्छ। यस रोगको कारक परजीवी *Myxosoma cerebralis* मुख्यतया हुक्कोला ट्राउटमा पाईन्छन् (चित्र १: क, ख)।



छित्र १- पुच्छर बाँगो झप्पो टोली जाइ (क) तथा परजीविका खिल (ख)

उपचार:

यस रोगको उपचार गर्न सर्वप्रथम रेसवेमा सफा पानीमा हुक्कोला माछाहरूलाई राखी सामान्य समयमा दिने वाना भन्दा बढी वाना स्वुवाई प्रतिरोधात्मक शक्ति बढाउनु पर्दछ। रोगी माछालाई Furazolidone ०.१५-०.१८ ग्राम/केजी माछाको वजनको अनुपातमा दानामा मिसाएर स्वुवाउनु पर्दछ। यस रोगको परजीविहरू अन्य स्वस्थ माछामा सर्न सक्ने हुँदा रोगी माछालाई रेसवेबाट फिकी जमिनमा गाढाउनु उत्तम हुन्छ।

३.१.२. पातलो पहेलो दिशा हुने रोग:

यस रोग लाई एन्ट्रोकाक्सीडियोसिस (Enterococcidiosis) भनिन्छ। यो रोग एक कोशिय ईमेरिया (*Eimeria* sp.) परजीवीको प्रजातिबाट हुन्छ। यस परजीवीले आद्रीको ईपिथिलियल कोशिका भित्र युप्रे विजनहरू उत्पन्न गर्नुन, फलस्वरूप, संक्रमित ट्राउट माछा सुस्त, कमजोर र कालो हुँदै गै अन्तमा दाना स्वान रुचाउँदैन।

यस्ता रोगी माछाको शारीरिक वृद्धि दर कम भै दुब्लो पातलो हुँदै जान्छ र पेटमा हल्का दबाव दिना साथ पहेलो पातलो भोल मलद्वार बाट बाहिर निस्कन्छ (चित्र २: क, ख, ग, घ))।



छित्र २- पहेलाङ्गाङ्गा झाइको ट्रांकलित ट्राउट (क), ईमेरिया परजीविका खिल (ख), ट्रांकलित ट्राउट (ग) तथा ईमेरिया टोलोको खाँथ (घ)

उपचार:

यस रोग को पहिचान हुन साथ रेसवे पोखरीको फोहोर बगाई माछाको दिसा र खेर गएको द्वानाहरू थुप्रिन दिनु हुँदैन र तुरुन्त उपचार शुरु गर्नु पर्दछ। यस रोगको लागि सुपरक्वस्सको धुलो सबैभन्दा प्रभावकारी औषधी हो। एक किलोग्राम माछाको वजन बराबर धुलो ०.०६ देखि ०.१ ग्राम सुपरक्वस्स माछाको पेलेट दानामा स्वाने तेल वा पानी संग मिसाई स्वुवाउनु पर्दछ। औषधि दिन शुरुको ३ दिन दिएपछि, २ दिन रोकनु पर्दछ। त्यस उपरान्त ४ देखि ६ दिनसम्म लगातार दिनु पर्दछ। उदाहरणको लागि रेसवे पोखरीमा जम्मा १०० किलोग्राम माछा ४ भने ०.०६ ग्राम/किलोग्राम माछाको दरले जम्मा ६ ग्राम सुपरक्वस्स ($100 \times 0.06 = 6$ ग्राम) माछाको पेलेट दानामा स्वुवाउनु पर्दै।



छित्र ७ - हिपेटोमा टोगधाट बंक्रिगित ट्राउट माछाको कलेजो (छ. ८)

उपचार:

- यो रोगको निवारणको लागि हुसी रहित कच्चा स्वाद्य पर्वायहरू को प्रयोगबाट दाना बनाउनु पर्दछ ।
- तैयारी दानालाई सुख्खा ठाउँमा रस्वरस्वाउको व्यवस्था गरी हुसी लाग्नबाट जोगाउनु पर्छ ।
- स्वाद्य पर्वाय तथा तयारी पेलेट दाना हवा नक्किने गरी बंद भाडामा (Airtight) राख्नु पर्दछ ।

३.५. माईरस रोग तथा उपचार

ट्राउट माछामा मुख्यतया माईरसबाट निम्न रोगहरू लाग्न सक्छन् जस्तै: Infectious Pancreatic Necrosis (IPN), Infectious Hematopoietic Necrosis (IHN) तथा Viral Haemorrhagic Septicemic (VHS) । यि रोगहरूको उपचार हालसम्म विश्व मै गर्न सकिएको छैन । त्यस कारण एककासी बढी संख्यामा भुरा मरेको त्वरणमा गुणस्तरीय पानीको व्यवस्थापन तथा उचित मात्रामा संतुलित दानाको प्रयोग गर्नु नै यस रोगको प्राथमिक उपचार हो । हाल नेपालमा ट्राउट माछामा यो रोगको प्रकोप वेरिएको छैन ।

४. स्वस्थ ट्राउट माछा पालनका आधारभूत विधाहरू:

- मौजदात ट्राउटको संख्या र वजनको अनुपात रेसबेमा सिफारिस अनुसार पानी र सर-सफाईको व्यवस्थापन गर्नु पर्दछ ।
- रेसबे पोखरीमा पानी १ लिटर/सेकन्ड/५० गोटा भुराको अनुपातमा आपूर्ति गर्नु पर्दछ ।

- प्रत्येक महिना ट्राउटको बृद्धि वर जाँच गरी प्रति केजी वजनको अनुपातमा २-३% को दरले दानाको मात्रा निर्धारण गर्नु पर्दछ ।
- एकै साईजका माछा क्षुट्याउने कार्यको २४ घण्टा अघि बाट माछालाई दाना खुवाउनु हुँदैन ।
- माछाको मल्युवरको रेकर्ड व्यवस्थित राख्नु पर्दछ ।
- पोयण तत्वलेयुक्त गुणस्तरीय दानाको सही मात्रामा प्रयोग गर्नु पर्दछ ।
- पानीको गुणस्तर कायम राख्न हप्नामा एक पटक अनिवार्य रूपले रेसबे सफा गर्नु पर्दछ ।
- माछालाई आवश्यक परेमा मात्र चलाउने वा जाल तान्ने काम गर्नु पर्दछ ।
- उपचारको उचित रेकर्ड राख्नु पर्दछ ।
- ट्राउट माछाको स्वास्थ्य सम्बन्धी कुनै समस्या आहपरेमा तुरन्तै मल्स्य प्राविधिकसंग सम्पर्क राख्नु पर्दछ ।

थप जानकारीको लागि सम्पर्क

मत्स्य अनुसन्धान महाशाखा

फोन: ५१७४२६३, ५१७४९६०, ५१७४९९५

फयाक्स: ५१७४९९५

ईमेल: fisheriesresearch_division@yahoo.com

वेब साइट: www.fisheries_narc@gov.np